



नेपाल राजपत्र

श्री ५ को सरकारद्वारा प्रकाशित

खण्ड ३७) काठमाडौं, वैशाख १ गते २०४४ साल (अतिरिक्ताङ्क २ (ख))

भाग ३

श्री ५ को सरकार

अर्थ मन्त्रालयको सूचना

श्री ५ को सरकारले राष्ट्र ऋण ऐन, २०१७ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी राष्ट्र ऋण नियमहरू, २०२० को नियम ४ को उपनियम (१) बमोजिम राष्ट्र ऋण उठाउने व्यवस्था अनुरूप राष्ट्रिय बचतपत्र निष्काशन गर्न यो सूचना प्रकाशित गरिएको छ।

यो राष्ट्रिय बचतपत्रको नाम, जम्मा मूल्य, भुक्तानी अवधि, व्याजदर, व्याज भुक्तानी दिने समय र अन्य शर्तहरू निम्न बमोजिम खुलाइएको छ।

१. बचतपत्रको नाम: यो बचतपत्रको नाम “राष्ट्रिय बचतपत्र २०५६ (नगद अनुदान)” रहेको छ।

२. बचतपत्रको रकम: यो बचतपत्रको जम्मा रकम रु. ६,००,००,०००।- (रु. छ करोड मात्र) हुनेछ।

३. बचतपत्रको व्ययभार: यो बचतपत्रको व्ययभार श्री ५ को सरकारको सर्व-संचित कोषबाट हुनेछ। मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

४. बचतपत्रको प्रकार: यो बचतपत्र कम्तीमा रु. १००।- र बढीमा १०० ले भाग गर्दा निःशेष हुने वाणिज्य बैङ्कबाट प्राप्त प्रमाणित विवरण अनुसारको रकम, अनुदान प्राप्त गर्ने व्यक्ति वा फर्मको नाममा निष्काशित रकममा नबढाई निष्काशन गरिनेछ।
५. बिक्री अवधि: यो बचतपत्र मिति २०४४ वैशाख १ देखि २०४४ वैशाख १५ तक वाणिज्य बैङ्कहरूले प्रमाणित गरी पठाएका आवेदनपत्रहरूका आधारमा ~~सम्बन्धित~~ निर्यातकर्ताहरूका नाममा रु. ६ करोडले भ्याएसम्म वितरण गर्नको लागि निष्काशन गरिएको छ।
६. बिक्री मूल्य: बचतपत्रमा उल्लेख गरे बमोजिम पूरापूर मूल्य (Face Value) मा बिक्री गरिनेछ।
७. बचतपत्रको लागि दरखास्त दिनुपर्ने:
- (क) यो बचतपत्र नेपाल राष्ट्र बैंक राष्ट्र ऋण विभागमार्फत निष्काशन गरिनेछ। बैंकले तोकिएको ढाँचामा वाणिज्य बैङ्कहरूबाट आफूले प्राप्त गर्ने नगद अनुदानको रकम प्रमाणित गराई दरखास्त पेश गर्नु पर्दछ।
- (ख) दरखास्त फाराम निःशुल्क पाइनेछ।
८. बढी रकम स्वीकार गर्ने नगर्ने अधिकार: निष्काशित गरेको रकमभन्दा बढी रकमको दरखास्त प्राप्त हुन आएमा श्री ५ को सरकारको निर्णय अनुसार हुनेछ।
९. स्वीकृत रकमको प्रमाणपत्र दिने: स्वीकृत भएको बचतपत्रको प्रमाणपत्र, सम्बन्धित फर्मको नाममा स्टकको रूपमा मात्र दिइनेछ।
१०. बचतपत्रको व्याज: बचतपत्रको व्याज नेपाल राष्ट्र बैंक वा सो बैंकको एजेण्ट सरह भै काम गर्ने वाणिज्य बैङ्कहरू र बैङ्किङ कारोवार गर्ने कृषि विकास बैंकको कार्यालयहरूमार्फत बचतपत्र निष्काशन भएको मिति अर्थात् २०४४।१।१६ देखि नै वार्षिक १३ प्रतिशतका दरले प्रत्येक ६।६ महिनामा दिइनेछ।
११. बचतपत्रको साँवा भुक्तानी: यो बचतपत्रको साँवा भुक्तानी २०५६ साल वैशाख १६ गतेदेखि दिइनेछ।

१२. बचतपत्रको भुक्तानी दिने ठाउँ: यो बचतपत्रको साँवा र व्याज दरखास्त-
वालाको सुविधा अनुसार राष्ट्र बैंक वा वाणिज्य बैंकहरू तथा बैंकिङ्ग कारोवार
गर्ने कृषि विकास बैंकको कार्यालयहरूमार्फत भुक्तानी दिइनेछ ।
१३. बचतपत्रसम्बन्धी व्यवस्था: यो बचतपत्रको व्यवस्था र तत्सम्बन्धी सबै काम
कारवाई नेपाल राष्ट्र बैंक राष्ट्र ऋण विभागले गर्नेछ ।
१४. कर नलाग्ने: यो बचतपत्रबाट प्राप्त व्याजमा आयकर छुट दिइएको छ ।
१५. बचतपत्र खरिद गर्ने अधिकार: यो बचतपत्रहरू निर्यात अनुदानको रकम
पाउने निर्यातकर्ताहरूले मात्र पाउनेछन् ।
१६. बचतपत्रसम्बन्धी कानूनी कारवाई: यो बचतपत्रसम्बन्धी कानूनी कारवाई
प्रचलित नेपाल कानून बमोजिम हुनेछ ।

आज्ञाले,
लोकबहादुर श्रेष्ठ
श्री ५ को सरकारको सचिव

1971年 3月 15日

7/

www.elsevier.com/locate/jmb

2000

1994

1997

100

Figure 1. The effect of the number of nodes on the number of iterations required to reach the optimal solution.

16

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।